

आ.व. २०७७/०७८ को चौथो त्रैमासिकको वित्तिय वितरण

लेखा परिक्षण हुन बाँकी				
वास्तविक				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	१०,६६३,६९६,१०९	९,२१७,११५,२०६	६,५९७,८५७,५०३
१.१	चुक्ता पूँजी	२,१५०,०००,०००	१,५०५,०००,०००	१,५०५,०००,०००
१.२	जगेडा तथा कोष	७६८,८८२,५२४	७३०,७५४,०६२	६५९,५४७,०४३
१.३	जीवन बीमा कोष	७,६५९,४१५,५२६	६,९००,२१०,६९९	४,३६८,९१६,३४४
१.४	महा-विपत्ती जगेडा	८५,४२८,०५९	८१,१९०,४५३	७२,३९४,११६
१.५	तिन बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	१०,६६३,६९६,१०९	९,२१७,११५,२०६	६,५९७,८५७,५०३
२.१	स्थिर सम्पत्ती (खुद)	४०,८६८,२२९	४५,०४४,१५३	५८,७९७,२७५
२.२	दीर्घकालिन लगानी तथा कर्जा	६,४८४,२४८,९७४	५,२६१,८४७,१२६	२,६८०,९६७,७०७
२.३	बीमालेखको धितोमा कर्जा	८२७,३३५,७२५	८२१,५४४,९०९	७८९,३५८,९८९
२.४	खुद चालु सम्पत्ती (३-४)	३,३११,२४३,१८२	३,०८८,६७९,०१८	३,०६८,७३३,५३२
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू	-	-	-
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
३	चालु सम्पत्ती कर्जा तथा पेसकीहरू (३.१ देखि ३.३ सम्म)	४,२४९,११६,१४४	४,०२२,६५५,१७३	३,९९९,४८८,२१७
३.१	नगद तथा बैंक मौज्जात	१४१,२२०,१०४	१५४,००८,८७७	३०६,५५२,५२५
३.२	अल्पकालिन लगानी तथा कर्जा	१,७०९,५२४,३०९	२,८३८,२७५,९०३	२,८३६,८८५,८५४
३.३	अन्य सम्पत्ती	२,३९८,३७१,७३२	१,०२७,३७०,३९४	८५६,०४९,८३६
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	९३७,८३७,९६२	९२३,९७६,९५५	९३०,७५४,६८४
४.१	चालु दायित्व	७१५,७७७,५०४	६२६,९००,९७०	५३०,८९१,०३७
४.२	असमाप्त जोखिम बापत व्यवस्था	१४९,९३४,६२४	२३८,३६३,९६८	३३८,३७६,०१३
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	२,५४९,१०२	१२७,७४०,४०९	३,४८७,२६०
४.४	अन्य व्यवस्था	६९,६११,७३३	४५,९५०,८१५	५८,०००,३७४
नाफा-नोक्सान हिसाब				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	आम्दानी (१.१ देखि १.५ सम्म)	२६९,०११,६६३	१६१,२६७,९३९	२८०,१५३,०३७
१.१	आय व्यय हिसाबबाट सारेको	१२८,३३४,५१०	४०,३१८,५०७	१६५,६६९,९३०
१.२	जीवन बीमा कोषबाट सारेको	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	१४०,६७७,१५३	११७,९७३,२४२	११०,९५७,३३१
१.४	व्यवस्था फिर्ता	-	२,९७६,१८९	३,५२५,७७६
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्थापन तथा खर्चहरू (२.१ देखि २.८ सम्म)	१३८,६७२,२३६	७८,७५७,९४१	११४,१५२,९७७
२.१	व्यवस्थापन खर्च	१०५,१८६,९७१	७०,५०६,९४२	८६,२८०,६५७
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्चहरू	-	-	४५,०००
२.४	नोक्सानीको लागि व्यवस्था	२०,४५१,३२२	-	११,२२७,३१४
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	१३,०३३,९४३	८,२५१,०००	१६,६००,००६
२.७	आयकर	-	-	-
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
३	खुद नाफा/(नोक्सान) (१-२)	१३०,३३९,४२७	८२,५०९,९९७	१६६,०००,०६०
एकिकृत आय व्यय हिसाब				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	आय (१.१ देखि १.७ सम्म)	७६७४,८१५,२२४	५,९४७,१९९,७८३	५,३१४,५४१,४८२
१.१	बीमाशुल्क (खुद)	६,५८७,८०३,९१९	५,०५५,११५,६२०	४,५३०,०६७,४४९
१.२	पुनर्बीमा कर्मशन आय	-	-	५,४२०,९४७
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	६५०,८२९,४१५	४७८,९७४,२५६	३४८,६६७,५४३
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	८०,५४८,९६७	६०,६०९,७१०	५६,५९८,८१९
१.५	अन्य प्रत्यक्ष आय	१३,७६९,६४०	१२,७५७,०९४	५,४०१,७८५
१.६	त्रैमासिकको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	३,४८७,२६०	३,४८७,२६०	-
१.७	त्रैमासिकको शुरुको असमाप्त जोखिम बापत व्यवस्था	३३८,३७६,०१३	३३६,२५५,८४२	३६८,३८४,९३६
२	व्यय (२.१ देखि २.१० सम्म)	४,२५४,९८१,५३१	३,३७०,७९९,९१०	२,९८८,५२५,७९०
२.१	दावी भुक्तानी (खुद)	१,८७५,४०७,५६४	१,४५९,७१०,५०९	१,०८५,४१९,८९९
२.२	आभिकर्ता कर्मशन	१,२०७,४०६,७९३	९६४,९६७,५३१	९०७,७३९,६३९
२.३	स्वास्थ्य परीक्षण शुल्क	११,२७१,३९०	९,४६६,५९०	८,०८४,०३०
२.४	पुनर्बीमा कर्मशन खर्च	-	-	-
२.५	संवा शुल्क (खुद)	६५,८८८,०३९	५०,५५१,१५६	४५,३००,६७५
२.६	अन्य प्रत्यक्ष खर्च	७११,६८४	४१७,२८७	४७०,३७२
२.७	व्यवस्थापन खर्च	९४६,६८२,७३५	६३४,५६२,४७५	७७६,५२५,९१०
२.८	आयकर	-	-	-
२.९	त्रैमासिकको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	२,५४९,१०२	१२७,७४०,४०९	३,४८७,२६०
२.१०	त्रैमासिकको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था	१४९,९३४,६२४	२३८,३६३,९६८	३३८,३७६,०१३
३	वचत (१-२)	३,४१८,८३३,६९३	२,५७६,३९९,८७३	२,३२६,०१५,६९२
३.१	जीवन बीमा कोषमा सारेको वचत/(नोक्सान)	३,२९०,४९९,१८३	२,५३६,०८१,३६६	२,१६०,३४५,७६२
३.२	नाफा नोक्सान हिसाबमा सारेको वचत/(नोक्सान)	१२८,३३४,५१०	४०,३१८,५०७	१६५,६६९,९३०
अन्य विवरण				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अधिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	बीमाशुल्क आर्जन (कुल) (रकम रु. हजारमा) हालसम्म	१५,४०७,६११	१३,८१९,३३३	८,५७७,४५३
२	बीमाशुल्क आर्जन (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)	६,८२९,९०१	५,२४१,६२३	४,६८८,५९०
३	बीमालेख (संख्यामा) (यस त्रैमास सम्ममा)	४६,६९७	३४,८४०	२२,५५०
४	कुल दावी भुक्तानी रकम (रु. हजारमा) हालसम्म**	२,९४७,९०५	२,५३६,०६९	१,०१४,४६२
५	कुल दावी भुक्तानी रकम (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)**	१,८७५,४४३	१,४५९,७११	९६८,३२९
६	कुल दावी भुक्तानी (संख्यामा) हालसम्म*	७५३	५९३	२५१
७	कुल दावी भुक्तानी (संख्यामा) (यस त्रैमास सम्म)*	५०२	३४२	१५७
८	भुक्तानी हुन बाँकी दावी रकम (रु. हजारमा)	२,५४९	१२,७४०	७,०५४
९	भुक्तानी हुन बाँकी दावी संख्यामा	१७	३०	७
१०	कुल कायम रहेको बीमालेखको संख्या*	२६७,५८७	२७७,९३३	२७८,८२८
११	घोषित मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	२०-७२	२०-७२	४०-७०
१२	अन्तिम मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	२०-७२	२०-७२	४०-७०

*वैदेशिक रोजगार बीमा व्यावसाय पुलको बीमालेखको संख्या गणना गरिएको छ ।

**आंशिक अवधि समाप्ति दावी भुक्तानी रकम समावेश गरिएको छ ।

नोटः
क) आ.व.२०७४/७५ र आ.व.२०७५/७६ को विमाकीय मुल्याङ्कन अनुसार वित्तिय विवरणमा समायोजन गरिएको छ । आ.व.२०७६/७७ को विमाकीय मुल्याङ्कन र सो पश्चात् हुन आउने प्रतिफलले प्रतिशेयर आम्दानी तथा नेटवर्थ सबैमा परिवर्तन हुनेछ र पुन नयाँ बोनस दर कायम गरिनेछ ।
ख) सर्वसाधारण शेयर बापतको रकम (IPO) आषाढ मसान्तको दिन बुक गर्दा प्रति शेयर आम्दानीमा कम देखिएको छ ।
ग) कर योग्य आय गणना गर्दा ऋणात्मक हुनआएकाले कर बापतको व्यवस्था गरिएको छैन ।
घ) लेखा परिक्षण नभएका अंकहरू लेखा परिक्षण तथा नियमनकारी निकाय बीमा समितिको निर्देशन पश्चात हेर फेर हुन सक्नेछ ।
कारोबार प्रारम्भ मिति: २०७४/०६/०६

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ नियम २६ को उपनियम (१) सँग सम्बन्धित

आ.व. २०७७/०७८ को चौथो त्रैमासिक प्रतिवेदन

- वित्तिय विवरण**
क) कम्पनीको चौथो त्रैमासिक अवधिको वित्तिय विवरणहरू (लेखा परिक्षण हुन बाँकी) यसै साथ प्रकाशित गरिएको छ ।
ख) प्रमुख वित्तिय अनुपातहरू: बीमाक्षीय मुल्यांकन पश्चात प्राप्त हुने मुनाफा जोड्दा वित्तीय अनुपातहरू फरक पर्न सक्छ ।

प्रति शेयर आम्दानी (वार्षिकरण)*	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य
६.०६	-	१३९.७३	५०१.१३

*प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ । सर्वसाधारण शेयर बापतको रकम (IPO) आषाढ मसान्तको दिन बुक गर्दा प्रति शेयर आम्दानीमा कम देखिएको छ ।
- व्यवस्थापकीय विवरण**
क) यस त्रैमासिक सम्ममा कम्पनीको कुल बीमा शुल्क (वैदेशिक रोजगार म्यादि बीमा समेत गरी) रकम रु.६८२.९९ करोड रहेको छ । जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमा शुल्क भन्दा ४५.९८ प्रतिशतले बढि हुन गएको छ ।
ख) कम्पनीले नयनतम, आकर्षक र जनउपयोगी जीवन बीमा योजनाहरू ल्याई "जीवन अमूल्य छ, सुरक्षित मन्वोहोस्" भन्ने अभियानका साथ कारोबारको पहुँचलाई देशव्यापी बनाउने प्रक्रिया प्रारम्भ गरेको छ ।
ग) लघुबीमा लाई खासगरी ग्रामिण क्षेत्रमा सशस्त बनाउन ग्रामिण भेगमा शाखाहरूको पहुँच बढाउँदै ग्रामिण तह सम्म कम्पनीको पहुँच विस्तार गरिने छ ।
घ) यस चौथो त्रैमासिक अवधिमा कम्पनीको वित्तिय विवरणहरूमा प्रतिकुल असर पर्ने कुनै कारण गरेको छैन ।
- कानुनी कारवाही सम्बन्धि विवरण**
यस अवधिमा कम्पनीले, कम्पनीको विरुद्ध, संस्थापक वा संचालकको विरुद्धमा कुनै मुद्दा दायर भएको छैन ।
- संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विवरण**
(क) शेयरको मूल्य बजारमा हुने कारोबारले निर्धारण गर्दछ ।
(ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण : मिति २०७८/०४/१८ बाट मात्र शेयर कारोबारको भएको ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार संख्या	कारोबार दिन
-	-	-	-	-
- समस्या तथा चुनौती**
क) विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19 pandemic) ले पान्न सक्ने असर, देशमा आर्थिक मन्दी, क्रयशक्तिमा हास, जीवन बीमा सम्बन्धि सर्वसाधारणमा प्रयाप्त जानकारी नहुनु तथा बीमा क्षेत्रमा दक्ष जनशक्तीको कमी,
ख) लगानीको क्षेत्र सिमित हुनु,
ग) बीमा व्यवसायमा विद्यमान अस्वस्थ प्रतिस्पर्धाहरू ।
- संस्थागत सुशासन**
यस कम्पनीले विद्यमान कानून तथा नीति नियम र नियमनकारी निकायहरूबाट प्राप्त निर्देशन मुताबिक आफ्नो व्यवसाय संचालन गर्दै आएको छ । कम्पनीले आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन विभिन्न उप-समितिहरू गठन गरी व्यवसाय संचालन गर्दै आएको छ । कम्पनीले निर्यात रुपमा आन्तरिक लेखा परिक्षण गराई र आन्तरिक लेखापरिक्षकको सुकाबलाई कार्यान्वयन गरेको छ । कम्पनीले नियमनकारी निकायको निर्देशन अनुरूप विभिन्न नीति, नियम, निर्देशिका तथा दिग्दर्शन बनाई कम्पनीले कार्य सम्पादन गरेको छ ।
- सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषणा**
आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तर दायित्व लिन्छु । साथै उद्घोष गर्दछु की मैले जाने बुझ्ने सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।